



जनकपुरधाम उप-महानगरपालिका

## स्थानीय राजपत्र

बृहदः ६

संख्या : ११

मिति : २०७९/०८/१८

भाग-२

जनकपुरधाम उप-महानगरपालिका सार्वजनिक खरिद काटिजेसी  
रकम खर्चलाई व्यवस्थित गर्ने निर्देशिका, २०७९,

कार्यपालिका पारित मिति:

प्रस्तावना:

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० को उपनियम (७) को अनुसूची-१ र नियम १२ को उपनियम (४) को अनुसूची-१ (क) मा आउने किसिमका खर्चलाई लागत अनुमान तथार गर्दी काटिजेसी रकम र कार्यालय व्यवस्थापन खर्चको रूपमा समावेश गर्न सकिने गरी व्यवस्था भएको छ। वर्क चार्ज स्टाफ खर्चर सानातिना अन्य खर्चमा वर्गीकरण गरी व्यवस्था भएको काटिजेसी रकम एवं कार्यालयको व्यवस्थापन खर्च रकमलाई सम्बन्धित निर्माण

बाण्ड : ६ संख्या : ११ मिति : २०७९/०८/१८

कार्य वा प्रभाषण सेवासंग सम्बन्धित काममा मात्र मितव्ययी प्रभावकारी एवं पारदर्शी सम्पाद्य खर्च गर्ने बोल्डनीय देखिएकोले आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ११४ ले दिएको अधिकार प्रयोग गरी जनकपुरधाम उप-महानगरपालिकाले यो निर्देशिका बनाएको छ ।

### परिच्छेद-१

#### प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस निर्देशिकाको नाम "सार्वजनिक खाइदमा किन्टजेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने निर्देशिका, २०७९" रहेको छ ।

२. यो निर्देशिका सन्वत २०७९ साल गजपत्रमा प्रकाशन भएको मिति देखि लागू हुनेछ ।

३. परिभाषा: विषय वा प्रसादाले अको अर्थ नलागेमा यस निर्देशिकामा

(क) "एन" भन्नाले सार्वजनिक खरिद ऐन, २०६३ सम्झौतेले ।

(ख) "नियमावली" भन्नाले सार्वजनिक खरिद नियमावली, २०६४ सम्झौतेले ।

(ग) "उप-महानगरपालिका" भन्नाले जनकपुरधाम उप-महानगरपालिका सम्झौतेले ।

(घ) "चार्ज स्टाफ खर्च" भन्नाले सम्बन्धित निर्णय कार्यको मुख्यभिजन र प्रत्यक्ष रूपमा सम्बन्धित कर्मचारी खर्च, अपरेटर तथा सवारी चालक खर्च, सवारी साधन तथा मेशीनरी औजाए उपकरणको मर्मत सम्पाद तथा भाडामा लिइने खर्चलाई सन्दर्भ पढ्दे ।

बाण्ड : ६ संख्या : ११ मिति : २०७९/०८/१८

(ङ) "सानातिना अन्य खर्च" भन्नाले सम्बन्धित निर्णय कार्यसंग सम्बन्धित बोलपत्र/प्रस्ताव तथारी खर्च, सूचना प्रकाशन, इन्धन, स्टेशनरी, फर्निचर, टेलिफोन, विद्युत तथा पानी महसुल, छाता, नेकोट, महशुल सम्बन्धी खर्च, फोटोकपि, कम्प्युटर, गोटरसाइकल/स्कूटर खरिद, बैठक भत्ता, अनुगमन भत्ता, खाजा भत्ता एवं नियमित रूप कार्यालय व्यवस्थापनको लागि आवश्यक पर्ने अन्य सामान सम्बन्धी खर्चलाई समझनु पछी ।

### परिच्छेद-२

#### किन्टजेन्सी रकम खर्च गर्ने प्रकृया

४. उप-महानगरपालिका अन्तर्गत यस दफा अनुसार किन्टजेन्सीवाट सबारी साधन तथा मोटसाईकल/स्कूटर खरिद र सवारी साधन भाडामा लिई खर्च गर्ने सक्नेछ ।

५. किन्टजेन्सी रकम खर्च गर्ने: नियमावलीको नियम १० को उपनियम (७) को अनुसुची १ मा व्यवस्थापन भएको किन्टजेन्सी खर्च अन्तर्गतको वर्क चार्ज स्टाफ खर्च अन्य सानातिना खर्चलाई दफा ३ (घ) र ३ (ड) मा परिभाषा गरिएको आधारमा मात्र खर्च गर्नु पर्नेछ तथा किन्टजेन्सी खर्च स्थिरूकृत लागत अनुमानको २.५% तोकिएको छ ।

६. किन्टजेन्सी खर्चको अभिलेख राख्नुपर्ने: (१) उपदफा (५) मा जुनसकै कुरा लेखिएको भएताहानि थोरे योजनाहरु हुने बजेट उपशीर्षकहरू बढीमा रु २० लाख सम्म विनियोजित नजेट भएका को हक्कमा किन्टजेन्सी खर्च गर्दा सम्बन्धित नजेट उपशीर्षकमा एकमय खर्च जमाउन सकिनेछ ।

बष्ट : ५ संख्या : ७७ मिति : २०७९/०८/१८

बहुवर्षीय ठेककामा कटिजेन्सी खर्चको ल्यवस्थापनः

समान्यतया बहुवर्षीय ठेककाका सम्बन्धमा चालु अर्थिक वर्षमा विनियोजित बजेटको अनुपातको सीमा भित्र रही यस निर्देशिकाको ३

(ए) र (ड) मा तोकिए बमोजिम कटिजेन्सी खर्च गर्नु पर्नेछ ।

६. कन्टनेन्सी खर्च गर्ने सीमा: (१) खर्च गर्न योग्य कटिजेन्सी

रकमको गणना मूल्य अभिवृद्धि कर वाहेकको खरिद सञ्चालन रकमा उपदफा (२) अनुसार तोकिएको प्रतिशतले हिसाव गरी गर्नु पर्नेछ । तर

कुनै तेकका सम्झौता भई नसकेको अवस्थामा ठेका व्यवस्थापनका चरणमा उपदफा (२) अनुसार तोकिएको सीमाभिन्न रही यो निर्देशिकाको ३ (ए) र (ड) मा तोकिए बमोजिम तथार गरिएको लागत अनुमानका आधारमा कटिजेन्सी रकम खर्च गर्नु कुनै बाधा पुगेको मानिने छैन ।

७. ऐन र नियमावली बमोजिमको प्रकृया अवलम्बन गर्नुपर्ने: कन्टनेन्सी रकम खर्च गर्दा ऐन, नियमावली र अन्य प्रचलित कानून बमोजिमको प्रकृया अवलम्बन गर्नु पर्नेछ ।

### परिच्छेद-३

#### विविध

८. कन्टनेन्सी रकमको लागत अनुमान तथार गर्नुपर्ने: आयोजनाको

लागत अनुमान स्वीकृत गर्दा नै कन्टनेन्सी वापत छुट्टैइको रकम सम्बन्धमा यस निर्देशिकामा ल्यवस्था गरिएको वर्क चार्ज र साना तिना

अन्य खर्चको वर्गीकरण अनुसार के कस्तो कार्यमा किति खर्च हुने हो सो को अनुमानित लागत तथार गरी अधिकारप्राप्त अधिकारीबाट लागत अनुमान सिक्कृत गराउनु पर्नेछ । कन्टनेन्सी जम्मा भएको रकमबाट यस्ता लागत अनुमान तथार गरी सम्पादन गरिने साना तिना निर्माण कार्य गर्ने कुनै बाधा हुने छैन ।

बष्ट : ६ संख्या : ७१ मिति : २०७९/०८/१८

९. कन्टनेन्सी रकमको खर्चमा यित्यवित्त कायम गर्नुपर्ने: (१)

कन्टनेन्सी रकम खर्च गर्दा यित्यवित्त सम्पादन गर्नु पर्नेछ ।

(२) सार्वजनिक खरिदको बोलपत्र आल्हान तथा अन्य सूचना पत्र पत्रिकामा प्रकाशन गर्दा छोटो स्पमा अत्यावश्यक जानकारी याँवे प्रकाशन गरी सोको विस्तृत सूचना कार्यालय वा सार्वजनिक खरिद अनुगमन कार्यालयको बेबाईटा राख्नु पर्नेछ ।

१०. निर्देशिका उल्लंघन गरी खर्च गरेमा विभागीय कारबाही गरिने: यो निर्देशिकाको उल्लंघनमात्र कटिजेन्सी रकम खर्च गरेमा सम्बन्धित कार्यालयको प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुखलाई विभागीय कारबाही गरिनेछ ।

११. बाधा अड्काउ फुकाउने वा संशोधन गर्ने अधिकार : यस निर्देशिकाको कार्यालयनको सिलसिलामा कुनै द्विविधा देखिएमा वा कुनै बाधा अड्काउ आईरेमा वा कुनै संशोधन गर्ने प्रैमा कार्यपालिकाले आवश्यक नियम गरी स्पष्ट गर्न वा बाधा अड्काउ पुकाउन वा संशोधन गर्न सक्नेछ ।

प्रमाणिकरण मिति : २०७९/०८/१८ गते

आजाने,  
रत्नेश शर्मा  
प्रमुख प्रशासकीय अधिकृत

जनकपुरधाम उप-महानगरपालिकाद्वारा प्रकाशित

मूल्य रु. ५/-